



पत्र : द्वितीय
समय : २ घण्टा ३० मिनेट

विषय : बैकिङ, अर्थशास्त्र, कार्यालय व्यवस्थापन र कृषि विकास बैंक सम्बन्धी

प्रत्येक खण्डको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

- खण्ड "क" ५० अङ्क
१. व्याजदर करिडोरको अवधारणा प्रष्ट पार्नुहोस् । साथै, नेपालमा यसको औचित्यमाथि प्रकाश २+३=५
(Clarify the concept of Interest Rate Corridor. Also, highlight its rationale in Nepal.)
२. प्रभावकारी जोखिम व्यवस्थापनका लागि वाणिज्य बैंकहरूले अपनाउनुपर्ने जोखिम व्यवस्थापन ढाँचा उल्लेख गर्नुहोस् । ५
(Mention the risk management framework to be adopted by commercial banks for effective risk management.)
३. मोबाइल बैंकिङको फाइदाहरू लेख्दै यसबाट कारोबार गर्दा आउनसक्ने जोखिमहरू छोटकरीमा प्रस्तुत गर्नुहोस् । २+३=५
(Write the advantages of mobile banking and briefly present the risks that may arise while making transactions through mobile banking.)
४. नियो बैंकको अर्थ स्पष्ट गर्नुहोस् । साथै, नेपालको वर्तमान वित्तीय परिवेशमा यो बैंक कतिको फाइदाजनक छ? तर्कसहित आफ्नो मत राख्नुहोस् । १+४=५
(Clarify the meaning of Neo Bank. Also, how is it beneficial in the current financial context of Nepal? Express your opinion with reasons.)
५. प्रतितपत्र तथा बैंक जमानतको अवधारणा प्रष्ट पार्दै प्रतितपत्र तथा बैंक जमानत जारी गर्ने प्रक्रिया संक्षिप्तमा उल्लेख गर्नुहोस् । २+३=५
(Clarify the concept of Letter of Credit and Bank Guarantee and briefly mention the issuing process of Letter of Credit and Bank Guarantee.)
६. कामदार विप्रेषणलाई परिभाषित गर्नुहोस् । नेपालको घरायसी, वित्तीय र वास्तविक क्षेत्रहरूमा यसले पारेको आर्थिक प्रभाव संक्षिप्तमा प्रस्तुत गर्नुहोस् । २+३=५
(Define worker's remittances. Present its economic impact on Nepal's household, financial and real sectors in brief.)
७. नेपालमा कागजरहित बैकिङ प्रणाली लागु गर्न के-कस्ता समस्याहरू आउन सक्छन्? र, तिनको समाधानका उपायहरू के के हुन सक्छन्? व्याख्या गर्नुहोस् । ५+५=१०
(What type of problems may arise in the implementation of Paperless Banking System in Nepal? And, what could be the measures to address them? Explain.)
८. निष्क्रिय कर्जालाई परिभाषित गर्दै पछिल्लो समयमा नेपालको बैकिङ क्षेत्रमा यसमा बढोत्तरी आउनुका कारणहरू लेख्नुहोस् । निष्क्रिय कर्जाको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी किन आवश्यक छ? स्पष्ट पार्नुहोस् । २+४+४=१०
(Define Non-performing Loan (NPL) and write the reasons for increase in NPL in Nepal's banking sector in recent time. Why is an Asset Management Company (AMC) necessary for the management of NPL? Clarify.)



खण्ड "ख"

१. माग वा पूर्तिमा हुने परिवर्तनले बजार सन्तुलनमा केस्तो प्रभाव पार्छ? उपयुक्त उदाहरणसहित व्याख्या गर्नुहोस् । ५
(How do changes in demand or supply affect market equilibrium? Explain with suitable example.)
१०. सूक्ष्म र बृहत् अर्थशास्त्रविचका भिन्नताहरू उदाहरणसहित व्याख्या गर्नुहोस् । ५
(Explain the differences between micro and macro economics with examples.)
११. कृषि विकास बैंक लिमिटेडको वर्तमान वित्तीय स्थितिको चित्रण गर्नुहोस् । ५
(Illustrate the current financial status of Agricultural Development Bank Limited.)
१२. सञ्चारका किसिमहरू के के हुन्? संगठनमा दोहोरो सञ्चारको महत्त्वमाथि प्रकाश पार्नुहोस् । २+३=५
(What are the types of communication? Shed light on the importance of two-way communication in an organization.)
१३. कृषि विकास बैंक लिमिटेड कर्मचारी सेवा विनियमावली, २०६२ मा 'बिदा र सूचना तामेली' सम्बन्धमा भएका मुख्य व्यवस्थाहरू संक्षेपमा उल्लेख गर्नुहोस् । ५
(Briefly write down the provisions related to 'Leave and Service of Notice' as mentioned in the Agricultural Development Bank Limited Employee Service Bylaws, 2062.)
१४. ग्रामीण बैंकिङको विकासमा कृषि विकास बैंक लिमिटेडले पुर्‍याएको योगदान बयान गर्नुहोस् । ५
(Describe the contribution of Agricultural Development Bank Limited in the development of rural banking.)
१५. पूँजी बजार भनेको के हो? नेपालको पूँजी बजारका समस्या र ती समस्याका कारणहरू उल्लेख गर्नुहोस् । ३+७=१०
(What is capital market? Write down the problems of capital market of Nepal and state causes of those problems.)
१६. नेपालको आर्थिक विकासमा कृषि विकास बैंक लिमिटेडले पुर्‍याएको योगदान वर्णन गर्नुहोस् । साथै, यस बैंकका अवसर र चुनौतीहरू लेख्नुहोस् । ४+३+३=१०
(Explain the contribution of Agricultural Development Bank Limited in the economic development of Nepal. Also, write the opportunities and challenges of the bank.)

:: समाप्त ::